



लोक सेवा आयोग
काठमाडौं कार्यालय
अनामनगर, काठमाडौं



सिलबन्दी दरभाउपत्र आव्हान सम्बन्धी सूचना

सूचना नं १३/०७८-७९

(प्रथम पटक प्रकाशित मिति: -२०७८।०५।१०)

यस कार्यालयलाई आ व. २०७८/०७९ मा आवश्यक पर्ने कार्यालय सामान, मसलन्द सामग्री तथा उत्तरपुस्तिका छपाई र फोटोकपी पेपर तथा अन्य सामान खरिद तथा आपूर्ति कार्य सिलबन्दी दरभाउपत्रको माध्यमबाट गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक फर्म, कम्पनी वा संस्थाहरुबाट देहाय बमोजिमको शर्तहरुको अधिनमा रही रितपूर्वकको सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ।

दरभाउपत्र नं.	खरिद कार्य विवरण	सिलबन्दी दरभाउपत्र फाराम खरिद गर्ने अन्तिम मिति	सिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम मिति	सिलबन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान	दरभाउपत्रको जमानत बापत राख्नु पर्ने रकम	दरभाउपत्र फाराम दस्तुर रु.	कैफियत
०१-०७८/७९	कार्यालय सामान तथा मसलन्द सामग्री खरिद तथा आपूर्ति	२०७८/०५/२४ गते कार्यालय समय भित्र	२०७८/०५/२५ गते दिनको १२:०० बजेभित्र	२०७८/०५/२५ गते दिनको २:०० बजे यस कार्यालयको कार्यालय भवनमा	४४०००।-	१०००।-	
०२-०७८/७९	उत्तरपुस्तिका पहिलो पाना छपाई र खरिद तथा आपूर्ति				४३०००।-	१०००।-	
०३-०७८/७९	फोटोकपी पेपर तथा अन्य सामान खरिद तथा आपूर्ति				४३०००।-	१०००।-	

- उपरोक्त सिलबन्दी दरभाउपत्रमा सहभागी हुन इच्छुक, फर्म, उद्योग, कम्पनी, संस्थाले चालु आ व.२०७८/७९ को लागि नवीकरण भएको फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा दर्ता प्रमाणपत्र, मू.अ.कर दर्ता प्रमाणपत्र र आ.व. २०७६/०७७ को कर चुक्ता प्रमाणपत्रको साथै आ.व. ०७७/७८ को कर विवरण पेश गरेको पत्र वा सो को लागी म्याद थप भएको पत्रको नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपीहरु संलग्न राखी रु. १०००।- (पछि फिर्ता नहुने गरी) तिरी यस कार्यालयको जिन्सी फाँटबाट सिलबन्दी दरभाउपत्र फाराम खरिद गर्न र सिलबन्दी दरभाउपत्र यस कार्यालयको जिन्सी फाँटमा पेश गर्न सकिने छ।
- सिलबन्दी दरभाउपत्र पेश गर्दा माथि उल्लिखित रकम बराबरको नगद धरौटी वा कम्तीमा ७५ (पचहत्तर) दिन मान्य अवधि भएको दरभाउपत्रको जमानत (विडवण्ड) बापत नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पेश गर्नुपर्नेछ। नगद धरौटी राख्दा देहायबमोजिमको धरौटी खातामा रकम जम्मा गरेको सककलै बैंक भौचर सिलबन्दी दरभाउपत्र साथ संलग्न गर्नुपर्नेछ।

धरौटी रकम जम्मा गर्ने खाता सम्बन्धी विवरण:

बैंकको नाम: नेपाल राष्ट्र बैंक, बालुवाटार, काठमाडौं।

कार्यालयको नाम: कोष तथा लेखा नियन्त्रक कार्यालय, समन्वय कार्यालय, ववरमहल, काठमाडौं।

कार्यालय कोड नं -२१००१३५०१ लोक सेवा आयोग, काठमाडौं कार्यालय

बैंक खाता नं -१२०१२००००१००२५२४

- दरभाउपत्र फाराम खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा उक्त कार्य विदा पछि कार्यालय खुलेको दिन सोही समयमा गरिनेछ।
- दरभाउपत्र फाराम माथि उल्लिखित मिति र समयमा उपस्थित दरभाउपत्रदाताहरु वा निजहरुको अधिकार प्राप्त प्रतिनिधिहरुको रोहवरमा (दरभाउपत्रदाता/प्रतिनिधि उपस्थित नभए पनि) यस कार्यालयमा खोलिनेछ।
- दरभाउपत्र फाराममा प्रस्तावित रकम अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ। अंक र अक्षर फरक पर्न गएमा अक्षरलाई मान्यता दिइनेछ।
- रित नपुगेको, म्याद नाघि वा शर्त राखी पेश भएको दरभाउपत्र उपर कुनै कारवाही हुने छैन।
- कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रूपमा दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ।
- यस सूचनामा उल्लेख गरिए बाहेक अन्य कुराहरु सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून अनुसार हुनेछ।
- दरभाउपत्र सम्बन्धी थप जानकारीको लागि लोक सेवा आयोगको website www.psc.gov.np मा हेर्न वा यस कार्यालयको जिन्सी फाँटमा आई बुझ्न सकिने छ।